



काठमाडौं महानगरपालिका

महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

कमलाढी, काठमाडौं, बागमती प्रदेश, नेपाल



अस्थायी/करारमा कार्यरत कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम

कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फारामको ढाँचा	
विवरण पेश गरेको कार्यालय:	
दर्ता नं.	
मिति:	
कर्मचारीको नाम:	
कर्मचारीको पद, श्रेणी/तह:	
मूल्याङ्कन अवधि: २०८२ माघ १ गते देखि २०८३ असार मसान्तसम्म	
काठमाडौं महानगरपालिकामा नियुक्ती भएको मिति:	
हाल कार्यरत रहेको कार्यालयको नाम र काम शुरू गरेको मिति:	
सुपरिवेक्षक समक्ष पेश गरेको मिति:	
सम्पादित कामको विवरण	
मूल्याङ्कन अवधिमा गरेका मुख्य कामहरू	सूचक बमोजिम काम भए/नभएको
क.	
ख.	
ग.	
घ.	
ड.	
विवरण पेश गर्ने कर्मचारीको दस्तखत:	मिति:
नोट: यो फाराम १/१ प्रति भरी सुपरिवेक्षक समक्ष पेश गर्नुपर्नेछ ।	
एक आर्थिक वर्षमा २ पटक पेश गर्नुपर्नेछ ।	
साउन १ देखि पौष मसान्तसम्म र माघ १ देखि असार मसान्तसम्मको सम्पादित कामको विवरण तोकिएको समय भित्र पेश गर्नुपर्नेछ ।	



काठमाडौं महानगरपालिका

महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

कमलाढी, काठमाडौं, बागमती प्रदेश, नेपाल



अस्थायी/करारमा कार्यरत कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम

मूल्याङ्कन				
मूल्याङ्कनका आधार	मूल्याङ्कन अङ्क			
	सुपरिवेक्षकले प्रदान गर्ने	पुनरावलोकनकर्ताले प्रदान गर्ने	पुनरावलोकन समितिले प्रदान गर्ने	
१. विषयवस्तुको ज्ञान तथा सीप (क) कामसँग सम्बन्धित विषयको आधारभूत जानकारी (ख) कामसँग सम्बन्धित विषयमा भएका नविनतम विषयको जानकारी (ग) विषयवस्तु सम्बन्धी सीप (घ) सीप प्रयोगको क्षमता				
२. अनुशासन, आचरण, शिष्टाचार र आज्ञापालन (क) कर्मचारिको लागि तोकिएको पोशाक लगाउने गरेको (ख) कर्मचारीले पालना गर्नुपर्ने आचरण पालना गरेको (ग) आफू भन्दा माथिल्लो तहका पदाधिकारीले दिएको आज्ञा पालन गरेको (घ) अनधिकृतरूपमा सूचना दिने नगरेको				
३. समयपालना र नियमितता (क) समयमा कार्यालय उपस्थित भएको (ख) बिना जानकारी कार्यालयमा उपस्थित हुने नगरेको (ग) नियमित रूपमा कार्यालयमा उपस्थित भएको (घ) कार्यालयको आवश्यकता अनुसार कार्यालय समयभन्दा अतिरिक्त समय पनि काम गर्ने गरेको				
४. सरोकारवालासँगको व्यवहार (क) आफूभन्दा माथिका कर्मचारीहरूसँग गर्ने व्यवहार उपयुक्त रहेको (ख) आफूसरह र आफू मातहतका कर्मचारीसँग गर्ने व्यवहार मित्रवत रहेको (ग) सेवाग्राहीसँग गर्ने व्यवहार मित्रवत रहेको (घ) मुस्कान सहितको व्यवहार गर्ने गरेको				
५. कामसँगको लगाव र नतिजा (क) कार्यालयको कामलाई मूल प्राथमिकतामा राख्ने गरेको (ख) कार्यालयको गोपनीयता भङ्ग गर्ने नगरेको (ग) दिइएको काम समयमै सम्पन्न गर्ने गरेको (घ) कार्यालयमा आफूसँग रहेका सामानको उचित ढंगले सुरक्षा र संरक्षण				
जम्मा प्राप्ताङ्क र अक्षरमा				
पूर्णाङ्क	४० (चालिस)	३० (तीस)	३० (तीस)	
९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा कम अङ्क दिँदा खुलाइएको कारण	सुपरिवेक्षकको नाम	पुनरावलोकनकर्ताको नाम:	पुनरावलोकन समितिका पदाधिकारीको:	
नोट: १. सुपरिवेक्षकमा वडाको हकमा वडा सचिव र विभाग/एकाई/सचिवालयको हकमा महाशाखा प्रमुख रहनेछन्। २. पुनरावलोकन समितिमा सम्बन्धित विभागीय प्रमुख/प्रशासन विभागका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख मध्येबाट तोकिएको एक जना सदस्य रहनेछन्।	पद:	पद:	नाम	पद
	सङ्केत नं.:	सङ्केत नं.:		
	दस्तखत:	दस्तखत:		
	मिति	मिति		